

10. तलका मध्ये कथन छनौट गर्नुहोस् ।
- a. फलफूलको राजा आँप हो । b. वाणिज्यको खैरो कागज भनी सनपाटलाई चिनिन्छ ।
c. गिन गोल्ड भनी चियालाई भनिन्छ । d. नेपालमा चिया अमेरिकाबाट भित्रिएको हो । (a) (b) (c) (d)
11. कुनै शहरको जनसंख्या 10% र 20% वृद्धि भई 30% ले हास हुँदा शहरको नयाँ जनसंख्या वास्तविक जनसंख्या कति प्रतिशत हुन्छ ।
- a. 91.4% b. 92.4%
c. 93.4% d. 94.4% (a) (b) (c) (d)
12. $66\frac{2}{3}$ % लाई भिन्नमा बदल्नुहोस् ।
- a. $\frac{2}{3}$ b. $\frac{200}{3}$
c. $\frac{3}{2}$ d. $\frac{3}{4}$ (a) (b) (c) (d)
13. 26 Jan 2004 Monday भए 15 May 2004 कुन बार पर्छ ?
- a. Saturday b. Sunday
c. Friday d. Thursday (a) (b) (c) (d)
14. तलका कथन मध्ये कुन सही छैन, छुट्याउनुहोस् ।
- A. तनहूँ जिल्लामा अवस्थित देवीघाट धार्मिक तथा पर्यटकीय दृष्टिकोणले अन्यन्तै सुन्दर स्थान हो ।
B. वैतडी जिल्लाको त्रिपुरासुन्दरी देवीको मन्दिरमा भगवती देवीको मुर्ति स्थापित छ ।
- a. A सही B गलत b. A गलत B सही
c. A र B दुबै सही d. A र B दुबै गलत (a) (b) (c) (d)
15. विभिन्न स्थान र तिनको भौगोलिक उपनाम बिचको गलत जोडा छनौट गर्नुहोस् ।
- a. सेतो हात्तीको देश → लाओस b. रातो गुलाबको शहर → जयपुर
c. सूर्यास्तको देश → बेलायत d. सपनाको शहर → सानमारिनो (a) (b) (c) (d)
16. २०६८ को जनगणना अनुसार नेपालमा बोलिने भाषाहरूको संख्या कति छ ?
- a. 100 b. 109
c. 123 d. 125 (a) (b) (c) (d)
17. तल दिइएको श्रेणीक्रम पुरा गर्नुहोस् ।
V, R, N, ?, F, B
- a. I b. J
c. K d. M (a) (b) (c) (d)
18. सही विकल्प छनौट गर्नुहोस् ।
Ammeter: Current:: Balance: ?
- a. Speed b. Length
c. Mass d. Thickness (a) (b) (c) (d)
19. दिइएको कथन विचार गरी सही विकल्प छनौट गर्नुहोस् । स्तनधारी प्राणीले दुध दिन्छन् । भैंसी एउटा स्तनधारी प्राणी हो ।
- a. दुध दिने हुनाले भैंसीलाई स्तनधारी प्राणी भनिन्छ ।
b. दुधका लागि भैंसीलाई घरपालुवा बनाइएको हो ।

- c. भैंसीले दुध दिन्छ ।
d. भैंसी दुध दिन प्राणी हो । (a) (b) (c) (d)
20. तल दिइएको श्रेणीक्रम पुरा गर्नुहोस् ।
27, 28, 25, 25, 23, 22, 21, ?
a. 17 b. 18
c. 19 d. 20 (a) (b) (c) (d)
21. पार्टटाइम कामदारमध्ये फणिन्द्र भन्दा मनोज बढी काम गर्छ र मनोज भन्दा विशाल धेरै घण्टा काम गर्दछ । यस सन्दर्भमा तलका मध्ये कुन ठीक हो ?
a. मनोज सबैभन्दा धेरै समय काम गर्दछ । b. फणिन्द्र सबैभन्दा धेरै समय काम गर्दछ । (a) (b) (c) (d)
c. विशाल सबैभन्दा धेरै समय काम गर्दछ । d. फणिन्द्र र मनोज दुवै विशालभन्दा बढी समय काम गर्छन् ।
22. संयुक्त राष्ट्रसंघबारे गलत कथन छनोट गर्नुहोस् ।
a. संयुक्त राष्ट्रसंघको स्थापना सन् १९४५ अक्टोबर २४ मा भएको हो ।
b. संयुक्त राष्ट्रसंघको प्रमुख अंग ६ वटा रहेका छन् ।
c. संयुक्त राष्ट्रसंघको अधिकारीक भाषाको रूपमा ६ वटालाई मान्यता दिइएको छ ।
d. संयुक्त राष्ट्रसंघको कार्यालय सञ्चालन भाषा स्पेनिस र अंग्रेजी हो । (a) (b) (c) (d)
23. सार्क स्थापना गर्दा मुलुक थिए सार्कमा प्रवेश गर्ने मुलुक हो ।
a. ७, अफगानिस्तान b. ८, अफगानिस्तान
c. ७, माल्दिभ्स d. ८, पाकिस्तान (a) (b) (c) (d)
24. तलकामध्ये गलत कथन छनोट गर्नुहोस् ।
a. SEZ को पूरा रूप Special Economic Zone हो ।
b. हाल मुलुकको १५ स्थानमा SEZ परिकल्पना गरिएको छ ।
c. SEZ पर्यटनसँग सम्बन्धित छ ।
d. पहिलोपटक भैरहवामा SEZ को उद्घाटन गरियो । (a) (b) (c) (d)
25. तलका मध्ये गलत कथन छनोट गर्नुहोस् ।
a. शब्दविद्या ग्रन्थ → अंशुवर्मा b. भोटो जात्राको प्रचलन → मानदेव (a) (b) (c) (d)
c. शान्ति श्री → प्रचण्डदेव d. आधुनिक काठमाण्डौ निर्माता → गुणकामदेव
26. कुन जोडा गलत छ ?
a. HTML: Hyper Text Markup Language b. VOIP : Voice Over Internet Protocol
c. CCTV: Closed Circuit Television d. LED: Liquid Emitting Diode (a) (b) (c) (d)
27. तलका मध्ये गलत कथन छनोट गर्नुहोस् । (a) (b) (c) (d)
a. इन्सुलिनको उत्पादन प्यान्क्रियाजले गर्दछ । b. इन्सुलिन पत्ता लगाउने बैज्ञानिक विलियम रोयन्टजेन हुन् ।
c. इन्सुलिनको कमीले मधुमेह लाग्दछ । d. पेन्सिलिनको आविष्कारक अलेक्जेण्डर फ्लेमिङ हुन् ।
28. तलका कथन सम्बन्धमा विचार गर्नुहोस् ।
A. क्यान (CAN) क्रिकेटसँग सम्बन्धित छ ।
B. CAN का वर्तमान अध्यक्ष चतुरबहादुर चन्द हुन् ।
a. A र B दुवै सही b. A सही B गलत
c. A गलत B सही d. A र B दुवै गलत (a) (b) (c) (d)

44. दिईएको चित्रहरूबाट समबाहु (Equilateral) त्रिभुज निर्माण गर्नका लागि उत्तम विकल्पको छनौट गर्नुहोस् ।
Which can fit into each other to form an equilateral triangle.



(A)



(B)



(C)



(D)



(E)

(a) BCD


(b) ACD

(c) CDE

(d) BDE

(a) (b) (c) (d)

45. दिईएको डाइसलाई पट्याएर घनाकार बनाउदा तिन वटा थोप्लाको विपरितमा कति वटा थाप्ला पर्दछन् ।
How many dots lie opposite the face having the three dots when the given figure is folded to form a cube.



(a) 2

(b) 4

(c) 5

(d) 6

(a) (b) (c) (d)


46. दिईएको चित्र X को पानीमा देखिने सही आकृती कुन होला ?
Choose the correct water image for the figure x.




(X)




(a)



(b)



(c)



(d)

(a) (b) (c) (d)

47. नेपालको नदी र तिनका पौराणीक नाम बारे गलत जोडा कुन हो ?

a. सुनकोशी -शुभश्रवा

b. त्रिशुली -कर्मधारा

c. राप्ती -अचिरावती

d. मर्स्याङ्दी -धर्मधारा

(a) (b) (c) (d)

48. नेपालको प्रसिद्ध "देउती बज्यै" मन्दिर कुन जिल्लामा पर्दछ ?

a. मुस्ताङ

b. सुर्खेत

c. काभ्रे

d. इलाम

(a) (b) (c) (d)

49. तलका कथन विचार गरी सही विकल्प छनौट गर्नुहोस् ।

A. सुलिगाढ भरना मुगु जिल्लामा पर्दछ ।

B. रारा तालबाट बनेको भरना नै सुलीगाढ भरना हो ।

a. A र B दुवै सही

b. A सही B गलत

c. A गलत B सही

d. A र B दुवै गलत

(a) (b) (c) (d)

50. तलको मध्ये गलत कथन छनौट गर्नुहोस् ।

a. नेपालमा हाल स्थानिय तहको संख्या ७५३ छन् ।

b. नेपालमा हाल महानगरपालीकाको संख्या ६ रहेको छ ।

c. नेपालमा २ जिल्लामा २-२ वटा उपमहानगरपालिका भएका जिल्ला छन् ।

d. नेपालको गाँउपालिका नै नभएको एकमात्र जिल्ला काठमाण्डौं हो ।

(a) (b) (c) (d)

ANSWERS

1. c	2. a	3. a	4. d	5. c	6. d	7. a	8. a	9. d	10. d
11. b	12. a	13. a	14. b	15. a	16. c	17. b	18. c	19. c	20. c
21. c	22. d	23. a	24. c	25. b	26. d	27. b	28. a	29. a	30. b
31. c	32. c	33. c	34. a	35. c	36. b	37. c	38. c	39. d	40. d
41. b	42. a	43. a	44. c	45. d	46. c	47. d	48. b	49. d	50. d

IQ HINTS

1.	(c)	<p>ELCSUM = MUSCLE</p> <p>LATIPAC = CAPITAL</p>
2.	(a)	$4 \times 7 = 28$ $5 \times 2 = 10$ $15 \times 3 = 45$
4.	(d)	$(16 - 1) \times 14 = 210$ $(14 - 1) \times 12 = 156$ $(12 - 1) \times 10 = 110$
5.	(c)	29 th Feb. leap year मा हुन्छ। तल दिइएको मध्ये 1980 leap year हो। (\therefore 4 ले निशेष भाग जान्छ।)
9.	(d)	<p>सन्दिपले 3 दिनमा $\frac{3}{6}$ काम गर्छ।</p> <p>पूर्णले 3 दिनमा $\frac{3}{9}$ काम गर्छ।</p> <p>बाँकी काम = $1 - \frac{3}{6} - \frac{3}{9} = \frac{6-3-2}{6} = \frac{1}{6}$</p> <p>बाँकी काम ($\frac{1}{6}$) सन्दिपले 1 दिनमा सक्छ।</p> <p>पुरा काम = $3 + 1 = 4$</p>
11.	(b)	<p>मानौं, शहरको जनसंख्या 100 छ।</p> <p>प्रश्नानुसार,</p> <p>नयाँ जनसंख्या</p> $= 100 \times \frac{110}{100} \times \frac{120}{100} \times \frac{70}{100}$ $= 100 \times \frac{110}{100} \times \frac{120}{100} \times \frac{70}{100}$ $= 132 \times \frac{7}{10}$ $= \frac{924}{10} = 92.4\%$

12.	(a)	$\frac{66}{3} = \frac{198+2}{3 \times 100} = \frac{200}{300} = \frac{2}{3}$	
13.	(d)	2004	May 15
		- 2004	Jan 26
		0	Jan Feb Mar Ap May ↓ ↓ ↓ ↓ ↓ 5 29 31 30 15 → Remaining days = 110 days = $\frac{110}{7} = 5$ Reminder = Saturday
17.	(b)	V R N ?, F B 22 18 14 10 6 2 -4 -4 -4 -4 -4	
20.	(c)	$\begin{matrix} -2 & -2 & -2 \\ \text{27} & \text{28} & \text{25} & \text{25} & \text{23} & \text{22} & \text{21} \\ & -3 & & -3 & & & \end{matrix}$ i.e. $22 - 3 = 19$	
21.	(c)	मनोज > फणिन्द्र ⇒ धेरै काम गर्छ। विशाल > मनोज ⇒ धेरै घण्टा काम गर्छ।	